

(भ्रष्टाचार निवारण ऐन २०५९को दफा ५० को उपदफा(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन २०४८ को दफा ३१ उपदफा (१) को प्रयोजनको लागि)

सम्पत्ति विवरण फाराम

नामथर:-

कर्मचारीको दर्ता नं:

पद:

कर्मचारीको संकेत:

स्थायी लेखा नं :

स्थायी/अस्थायी/ज्यालादारी/करार :-

कार्यरत कार्यालय :

विवरण पेश गरेको आ.व.:-

विवरण पेशगरेको कार्यालय:-

स्थायी ठेगाना :

जिल्ला:

गा.पा./न.पा./उ.म.न.पा.

वडा नं:

टोल:

हाल बसोवास गरेको ठेगाना:

जिल्ला:

गा.पा./न.पा./उ.म.न.पा.

वडा नं:

टोल:

१.अचलसम्पत्तिको विवरण:

क) घर

क्र.सं.	घर धनीको नाम	घर र घरले चर्चेको जग्गाको विवरण					खरिद गरेको भए खरिद मुल्य	प्राप्तिको स्रोत	कैफियत
		जिल्ला	गा.पा/न.पा	वार्ड नं.	कित्ता नं.	क्षेत्रफल(व.मी.)			

ख) जग्गा :

क्र.सं.	घर धनीको नाम	जग्गाको विवरण					खरिद गरेको भए खरिद मुल्य	प्राप्तिको स्रोत	कैफियत
		जिल्ला	गा पा/न.पा	वार्डनं.	कित्ता नं.	क्षेत्रफल(व.मी.)			

२.चल अचल सम्पत्तिको विवरण:

क) नगद,चाँदी,सुन,जवाहरात:

क्र.सं.	विवरण	परिमाण	खरिद गरेको भए खरिद मुल्य	प्राप्तिको स्रोत	प्राप्ति मिति	कैफियत

ख) बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा रहेको खाताको विवरण:

क्र.सं.	खातावालाको नाम	संस्थाको नाम र ठेगाना	खाता नं.	मौज्दात रकम	प्राप्तिको स्रोत	कैफियत

ग) धितोपत्र, शेयर वा ऋणको विवरण:

क्र.सं.	शेयरधनिको नाम थर	कम्पनीको नाम ठेगाना	शेयर/ ऋण पत्रको किसिम	शेयर/ ऋण पत्रको विवरण		प्राप्तिको स्रोत	कैफियत
				संख्या	रकम		

घ) ऋण लिएको/दिएको/तिरेको विवरण:

क्र.सं.	ऋण लिने, दिने, तिर्ने व्यक्ति, संस्थाको नाम, ठेगाना	ऋण			ऋण लिए दिए तिरेको रकम	ऋण लिए दिए तिरेको रकम	कैफियत
		लिएको	दिएको	तिरेको			

ङ) सवारी साधन (अटोमोबाइलको हकमा मात्र)को विवरण:

क्र.सं.	विवरण	सवारीको किसिम र नम्बर	खरिद मूल्य	खरिद मिति	प्राप्तिको स्रोत	कैफियत

३. कृषि तथा पशुधन (घरजग्गा बाहेकको विवरण)

क्र.सं.	विवरण	संख्या	खरिद मूल्य	प्राप्त मिति	प्राप्तिको स्रोत	कैफियत

४. अन्य सम्पत्ति विवरण:

क्र.सं.	विवरण	खरिद मूल्य	प्राप्त मिति	प्राप्तिको स्रोत	कैफियत

मैले जानेबुझेसम्म माथि लेखिए बमोजिमको विवरण ठीक छ । फरक पर्ने छैन ।

नाम:

पद:

दस्तखत:

मिति:

द्रष्टव्य: अधिल्लो आ.व.मा पेश गरेको सम्पत्ति विवरणमा थपघट भएको विवरण यसै बमोजिम फाराममा भरी पेश गर्नु पर्नेछ ।